

हरिहरपुरगढी गाउँपालिका

झनझने, सिन्धुली

आ.व. २०७९/२०८० को बार्षिक नीति तथा कार्यक्रम

हरिहरपुरगढी गाउँपालिकाको १४औँ गाउँसभा समक्ष प्रस्तुत

आ.व. २०७९/२०८० को बार्षिक नीति तथा कार्यक्रम

१४ औँ गाउँसभाका प्रमुख अतिथी वागमति प्रदेश प्रदेश सभा सदस्य माननीय बुद्धिमान माझीज्यू, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख श्री कारसाङ लामाज्यू, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख श्री शान्ता कार्कीज्यू, गाउँपालिका उपाध्यक्षज्यू, वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्यज्यूहरू, गाउँसभाका सदस्यज्यूहरू, राजनैतिक, सामाजिक, शैक्षिक क्षेत्रमा क्रियाशील विशिष्ट महानुभावहरू, संचारकर्मीज्यूहरू तथा कर्मचारी मित्रहरू उपस्थित सम्पूर्ण महिला तथा सज्जनबृन्दप्रति यस गरिमामय समारोहमा हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्न चाहन्छु । यसै गरी मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधिनता, गणतन्त्र, स्वतन्त्रता तथा शान्ति र समृद्धिका लागी जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

आदरणीय महानुभावहरू,

संघिय गणतन्त्र नेपालको संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे अनुरूप हाम्रो हरिहरपुरगढी गाउँपालिकाका जनताहरूले आफ्नै घर आँगन अगाडी सरकार संचालन भएको अनुभुती गर्न पाएको पनि ५ वर्ष पुरा भई सकेको छ । तर जनताहरूका असिमित आवस्यकताका बीच गाउँपालिकाको आफ्नै दिगो आमदानीको स्रोत नहुँदा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान मात्रको भरमा जनअपेक्षाकृत रुपमा विकासले गति नलिएको हो की भन्ने आम बुझाई रहेको छ । विगतको सरकार निर्वाचित भएर आउदाको अवस्थालाई सम्झने हो भने पूर्वाधार विकासको हिसावले हाम्रो पालिका सिन्धुली कै सवै भन्दा कम विकसित पालिकाको रुपमा रहेको थियो । पालिकाको दैनिक प्रशासन संचालनको लागि भवन थिएन, कार्यालयसम्म आईपुग्ने सडकको अवस्था काहाली लाग्दो थियो, विजुली, टेलीफोनको सुविधा थिएन, कार्यालय संचालनको लागि न्यूनतम जनशक्तीको पनि व्यवस्था थिएन । अस्त व्यवस्थ अवस्थाको वावजुद आज ५ वर्षमा जे जति कामहरू सम्पन्न भए ती हामी विच छर्लङ्गै छन । आज गाउँपालिकाको काम आफ्नै प्रशासनिक भवनबाट संचालित छ, ८ मध्ये ७ वटा वडा कार्यालय भवन सम्पन्न भएका छन, पालिकाको केन्द्रसम्म सवै वडाहरू सडक संजालमा जोडिएका छन्, ५ वटा वडाहरूमा विधुत सेवाको पहुँच पुगनुका साथै ३ वटा वडाहरूमा विधुत विस्तार कार्य अन्तिम अवस्थामा पुगेको छ, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूका पूर्वाधारका क्षेत्रमा पनि उल्लेख्य कार्यहरू भएकाछन् । यस अवधीमा विभिन्न विपद, महामारी जस्ता कठिनाईका विचमा पनि आफ्नो अमूल्य जीवनलाई जोखिममा राखी अहोरात्र गाउँपालिकाको सर्वाङ्गण विकास र विकासका योजना निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेल्नु हुने गाउँपालिकाका पूर्व जनप्रतिनिधीहरू तथा सम्पूर्ण गाउँपालिकावासीहरूमा हृदयदेखि नै धन्यवाद

ज्ञापन गर्दछु । साथै विगतमा महामारीको सन्त्रास बीच गाउँपालिकाको सेवा प्रवाह निरन्तर रूपमा संचालन र सम्पादन गर्न अहम् भूमिका खेल्नु हुने यस गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत लगाएत कार्यरत सम्पूर्ण कर्मचारीहरूमा धन्यवाद व्यक्त गर्दछु । भर्खरै सम्पन्न भएको स्थानीय सरकारको निर्वाचनमा आफ्नो अमूल्य मत दिई आगामी ५ वर्षको लागि यो ऐतिहासिक भूमीको सेवा गर्ने अवसर प्रदान गर्नु हुने सम्पूर्ण गाउँपालिका वासी आमाबुवा, दाजुभाई, दिदीवहिनी, शुभ चिन्तकहरूमा नवनिर्वाचित गाउँपालिकाका सम्पूर्ण प्रतिनिधीहरूको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहान्छु ।

गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकाबाट प्रदान हुने सेवा सुविधामा चुस्तता दिदै जनअपेक्षा अनुरूप कार्यसंचालन गरि **समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा-कृषि-वन-पर्यटन र पूर्वाधार** भन्ने नारालाई साकार बनाउने नयाँ कार्य जिम्मेवारी हाम्रो काँधमा आएको सन्दर्भमा आज हामी वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरि रहेका छौ । राज्यको पुर्नसंरचना पछि स्थानिय सरकारलाई अधिकार सम्पन्न बनाउने सन्दर्भमा आवश्यक संस्थागत, नीतगत तथा कार्यनीतिक असहजताहरूलाई यथोचित व्यवस्थापन गरि उपलब्ध साधन स्रोतको अधिकतम परिचालनवाट अपेक्षित लक्ष्यहरू प्राप्तिका लागि आवश्यक कार्यहरू गरिनेछ । घर आँगनकै सरकार भएको नाताले जनताहरूको उच्च आकांक्षा रहनु स्वभाविकै हो तर उपलब्ध साधन र स्रोत परिचालनमा जनस्तरवाट व्यापक चासो र सहभागीता प्राप्त भए मात्र समग्र बजेटको सदुपयोग भई वास्तविक विकासले गति लिन सक्ने छ । विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसवाट प्रभावित स्थानीय अर्थतन्त्रलाई चलाएमान बनाई रोजगारीको अवसरवाट वन्चित हुन पुगेका र उत्पादनशील वेरोजगार जनशक्तीलाई उत्पादनमूलक स्वरोजगारका कार्यक्रमहरू मार्फत रोजगारीका अवसरहरू सृजना गर्न सहकारीमा आधारित उत्पादन व्यवस्थापन र बजारिकरणलाई आगामी आर्थिक वर्षदेखि प्रमुखताका साथ अगाडी वढाउन आवश्यक प्रवन्धहरू गरिने नीति लिईएकोछ । गाउँपालिकाको आन्तरिक श्रोतको रकमलाई न्यायोचित रूपमा विनियोजन गरी प्रतिफलमुखी योजना तथा कार्यक्रमहरू छनौट गर्ने प्रयास गरिएको छ ।

नेपालको ईतिहासमा एक गौरवपूर्ण भूमिका वहन गर्न सफल यस ऐतिहासिक हरिहरपुरगढीको विकासको खाका तय गर्ने सिलसिलामा आफ्नो अमूल्य सुझाव सहयोग पुर्याउनु हुने सम्पुर्ण वडा पालिका प्रतिनिधीहरू, स्थानीय राजनैतिक दल, पालिका भित्र रहनु भएका सचेतवर्ग, वुद्धिजीवी, शिक्षक, कर्मचारी लगाएत सम्पूर्ण महानुभावमा धन्यवाद तथा आभार प्रकट गर्न चाहान्छु ।

१. चालु आ.व.को हालसम्मका प्रमुख उपलब्धिहरूको संक्षिप्त विवरण:

चालु आ.व.मा यस गाउँपालिकाले आ.व. २०७८।०७९ मा चालु तर्फ २८१ वटा र पूँजीगत तर्फ ५६५ वटा योजना तथा कार्यक्रमहरू रहेका थिए । जस मध्ये ५३६ वटा योजनाहरू सम्झौता भई कार्यान्वयनमा रहेका छन् भने आजका मिति ५५१ वटा योजनाहरू कार्य सम्पन्न भई १२ वटा योजनाहरू अन्तिम भुक्तानीको चरणमा रहेका छन् । खर्चको अवस्थालाई तुलना गर्दा चालु तर्फ कूल रकमको ६३.१५ प्रतिशत र पूँजीगत तर्फ ६७.१४ प्रतिशत खर्च भएको छ भने अझै १२ वटा योजनाहरू भुक्तानीको क्रममा रहेको हुँदा आषाढ मसान्तसम्ममा योजनाहरूको भौतिक प्रगति शत प्रतिशत हुने अवस्था रहेको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन र केही आर्थिक वर्षको अन्तिममा मात्र कार्य गर्न वानी परेका परम्परागत सोच भएका उपभोक्ताहरूको कारण योजना सम्पन्न र भुक्तानीमा विलम्ब भएको भएता पनि अधिकांस उपभोक्ता समितिहरूले कार्य सम्पन्न गरि सकेको अवस्था रहेकोछ । ठेक्का बन्दोवस्त भएका योजनाहरू मध्ये केही योजनाहरूका ठेकेदारहरूको लापरवाहीको कारण लक्ष्य अनुसारको प्रगति नभएता पनि आर्थिक वर्षको अन्तसम्ममा सम्झौता भएका पूँजीगततर्फ कार्यक्रमहरूमा ९५ प्रतिशत प्रगति हुने आशा गरिएको छ । उपभोक्ता समितिहरू तथा ठेक्का मार्फत संचालन भएका योजनाहरूमा हुने ढिलासुस्ती, लापरवाही र कमसल निर्माण सामग्री प्रयोग जस्ता समस्यालाई मध्येनजर राखि यस वर्षदेखि सहकारी संस्थाहरू मार्फत पनि विकास निर्माणका कार्यहरू संचालन गर्ने रणनीति लिईनेछ ।

- संचालित योजना कार्यक्रमहरूको क्षेत्रगत भौतिक उपलब्धिको अवस्था यसप्रकार रहेकोछ ।

आर्थिक विकास	६६%
सामाजिक विकास	६०%
पूर्वाधार विकास	६६%
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र	३१%
कार्यालय संचालन तथा प्रशासनिक क्षेत्र	५६%

आदरणीय महानुभावहरू

हरिहरपुरगढी गाउँपालिकाबाट वार्षिक नीति, वजेट तथा कार्यक्रम तर्जुमा गर्दा आ.व. २०७९/०८० को वजेट वक्तव्य, नेपालको संविधान, स्थानिय सरकार संचालन ऐन, नियम, गाउँ कार्यपालिका (कार्यसम्पादन, कार्यसंचालन) सम्बन्धी कानून लगायत स्थानिय तहको वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी निर्देशिका बमोजिम सहभागितामुलक चरणबद्ध प्रकृयाको आधारमा वजेट तथा कार्यक्रम तर्जुमा समितिको निर्णय लगायतलाई मार्गदर्शनको रूपमा लिइएको छ ।

आयोजनाहरूको प्राथमिकीकरणका आधारहरू:

- आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने कार्यक्रम
- उत्पादनमुलक तथा दिगो प्रतिफल दिने, अनुभूति हुने, दिगो विकासमा टेवा पुग्ने आयोजना
- शैक्षिक पूर्वाधार तथा जीवन उपयोगी शैक्षिक आधार निर्माणमा सहयोग पुग्ने आयोजना
- सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने आयोजना
- दिगो विकास वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्याउने कार्यक्रम
- स्थानिय श्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने आयोजना
- स्थान विशेषको संस्कृति र पहिचान प्रबृद्धन गर्ने आयोजना
- स्थानिय तहले आवश्यक देखेका अन्य आयोजना तथा कार्यक्रमहरू
- स्थानीय स्तरमा रोजगारीका अवसरहरूको सृजना गर्ने कार्यक्रमहरू

आदरणीय महानुभावहरू

आवश्यक जनशक्ति अभावका बीच पनि मौजुदा जनशक्तीलाई अधिकतम परिचालन गरि गाउँपालिकावासीहरूलाई वडास्तरबाटै प्रभाकारी सेवा प्रवाहको आवश्यक व्यवस्था मिलाइएको छ । गाउँपालिकाका ३ वटा वडाहरू वडा नं. ६, ७ र ८ भौगोलिक कठिनाईका कारण पालिकासम्म आउन जानको लागि असहज र आर्थिक रूपले पनि बोझिलो बनि रहेको विषयलाई मध्येनजर राखि सो क्षेत्रमा प्रशासनिक ईकाइ स्थापना गरि सेवा प्रवाहलाई सहज र सर्वसुलभ बनाउन आवश्यक व्यवस्था गरिनेछ । गैर सरकारी संघ संस्थाहरूबाट गाउँपालिकाक्षेत्रभित्र संचालन हुने कार्यक्रम तथा गतिविधीहरू थप व्यवस्थित बनाउदै गाउँपालिकाको प्राथमिकता अनुसारका कार्यक्रमहरू संचालन गर्न आवश्यक सहजिकरण गरिनेछ ।

लोकतान्त्रिक मूल्य तथा मान्यतालाई आत्मसात गरी स्थानिय जनताहरूको प्रत्यक्ष सहभागितामा योजनाहरू छनौटलाई आधार मानी स्थानिय जनताको जीवनस्तरमा सुधार ल्याउने सोच र स्थानिय स्तरमा विकासका बहुपक्षिय आयामहरू बीच सन्तुलन र समानता कायम गरी गाउँपालिकाको समृद्धिमा जोड दिने लक्ष्य तथा स्थानिय स्तरमा सरकारको उपस्थिति रहेको अनुभूति दिलाउने उद्देश्यका साथ आगामी आ.व.को नीति, बजेट तथा कार्यक्रम तय गरिएको छ ।

प्रस्तुत नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनबाट देहाय बमोजिम उपलब्धी हुने अपेक्षा लिइएकोछ ।

- दिगो र सन्तुलित विकासमा टेवा पुग्ने ।
- सहभागिता, जिम्मेवारीपना, अपनत्व, पारदर्शिता र गुणस्तरमा सुधार पुग्ने ।
- शैक्षिक प्रणाली र व्यवस्थापकीय सुधार मार्फत शिक्षाको क्षेत्रमा परिवर्तनको महसुस हुने ।
- कृषि र पशुपालनजन्य उधमशीलता मार्फत स्थानीय स्तरमा रोजगारीको अवसरहरू सृजना हुने ।
- नीति तथा कार्यक्रमको सही तरिकाले कार्यान्वयन भई जनताले प्रत्यक्ष प्रतिफल र अनुभूति गर्ने ।

अब म हरिहरपुरगढी गाउँपालिकाले अवलम्बन गर्न लागेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न गईरहेको छु ।

पूर्वाधार विकास

- हरिहरपुरगढी गाउँपालिकाभित्रका सम्पूर्ण वडाहरूमा विद्युत सेवा पुर्याउनको लागि प्रस्ताव गरिएको उज्यालो हरिहरपुरगढी कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरणसँग समन्वयमा यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिनेछ ।
- हरिहरपुरगढी गाउँपालिकाका विकट भौगोलिक अवस्थितीमा रहेका वस्तीका जनताहरूलाई गाउँपालिकाको केन्द्रसम्म आवत जावतको सुविधाको लागि हरेक वडा र वस्तीहरूमा निर्माणाधीन अवस्थामा रहेका सडकहरूको निर्माण र स्तरोन्नती गरि वर्षे भरि यातायात संचालन योग्य बनाईनेछ ।
- मुख्य मुख्य सडकहरूको मर्मत तथा ग्राभेलका कार्यहरू गाउँपालिकाले आफ्नै साधन र जनशक्ती परिचालन गरि नियमित कार्य संचालन गर्ने व्यवस्था गरिनेछ । त्यस्ता योजनाहरू संचालनको लागि छुट्टै संयन्त्रको व्यवस्था गरिनेछ ।
- दिर्घकालिन असर पुर्याउने खालका रणनितिक योजनाहरूको पहिचान गरि विस्तृत सर्भेक्षण गरेरमात्र कार्यक्रम कार्यान्वयनमा लैजाने व्यवस्था गरिनेछ ।
- हरिहरपुरगढी गाउँपालिकावडा नं. ६, ७, ८ क्यानेध्वर तथा पूर्व पश्चिम राजमार्गको वाग्मतीबाट गाउँपालिका केन्द्रसम्म जोडने सडकलाई बाह्रै महिना संचालन योग्य बनाउन सडक निर्माण र स्तरोन्नतीको कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
- मदन भण्डारी राजमार्गको गुर्जी-हरिहरपुरगढी किल्ला सडक, गुर्जी चिसापानी सडक, झ्याडी सेपाहा पेलुंगे सडक र पत्यानी पथ्राई सडकलाई स्तरोन्नती गरि बाह्रै महिना संचालन योग्य बनाउन संघ र केन्द्रसँगको समन्वयमा अगाडी वढाईनेछ ।
- गाउँपालिकाको विस्तृत गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
- गाउँपालिकाको कार्यालय परिसर सुरक्षित र सौन्दर्यकृत बनाउन कार्यालय भवन परिसरको घेरावेरा गर्नुका साथै अनाधिकृत रूपमा परिसरमा प्रवेश गर्न नदिनको लागि मूल प्रवेशद्वारको निर्माण गरिनुका साथै परिसरमा फुलवारी वगैचा निर्माण गरिनेछ ।
- गाउँपालिकावाट निर्माण शुरु गरिएका अधुरा तथा क्रमागत योजनाहरूलाई औचित्यता र आवश्यकताका आधारमा प्राथमिकता दिई कार्यान्वयन गरिनेछ ।
- गाउँपालिका क्षेत्रभित्रका सडकहरूको मापदण्ड र व्यवस्थापनको लागि गाउँपालिका स्तरीय यातायात व्यवस्थापन योजना (RTMP) तयार गरि सोही अनुसार सडकहरूको विकास गरिनेछ ।
- दुरसञ्चार सेवालाई प्रभावकारी बनाउन आवश्यक स्थानमा टेलिकमको टावर निर्माण गर्न पहल गरिनेछ ।
- व्यवस्थित शहरीकरणको अवधारणा लागु गर्न स्थानीय भवन निर्माण संहिता तयार गरिनेछ ।

सामाजिक विकास

- प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा गाउँपालिका भित्र रहेका खरको छाना हटाउने र सुरक्षित नागरिक आवास निर्माण कार्यलाई अगाडी बढाईनेछ ।
- गाउँपालिका भित्र सम्पूर्ण जनताहरूलाई स्वच्छ पिउने पानीको उपलब्ध गराउन दिर्घकालिन रणनीति तयार गरि लागू गरिनेछ ।
- गाउँपालिका भित्र कार्यक्षेत्र भएका गैर सरकारी संघ संस्थाहरूको लगानीलाई गाउँपालिकाको प्राथमिकता अनुसारका कार्यक्रममा लगानी तथा सहकार्य गर्न अभिप्रेरित गरिनेछ ।
- सहिद परिवार सदस्यहरूको निशुल्क स्वास्थ्य विमा र जिविकोपार्जनको लागि आवश्यक सीप तथा शुन्य व्याजदरमा सहूलियत पूर्ण कर्जा उपलब्ध गराईनेछ ।
- शिक्षा तथा रोजगारीमा द्वन्द्व प्रभावित घाईते, वेपत्ता र शहिद परिवारलाई विशेष प्राथमिकतामा राखिनेछ ।
- सुरक्षित आप्रवासन कार्यक्रमलाई थप व्यवस्थित बनाई लागू गरिनेछ ।
- सुरक्षित वैदेशिक रोजगारीको वातावरण सृजना गर्नुका साथै यसबाट उत्पन्न हुन सक्ने सामाजिक विकृति, विसंगती, कुरीति, अन्धविश्वास, कमजोर आत्मबल विरुद्ध मनोसामाजिक परामर्श सेवालाई समुदाय स्तरमा पुर्याउने व्यवस्था गरिनेछ ।
- वालमैत्री गाउँपालिका घोषणाको लागि कार्य योजना बनाई विधालय तथा वडा स्तरमा वाल क्लव गठनको कार्यलाई तिब्रता दिईनेछ । यस वर्ष एक वडालाई वालमैत्री वडा बनाउन आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
- वालबालिकाहरूमा हुने शारीरिक तथा मानसिक हिंसा विरुद्ध अभिभावक र विधालय स्तरमा कार्यक्रम संचालन गरिनेछ ।
- विपन्न दलित, आदिवासी जनजाति, एकल महिला, अपाङ्गता भएका ब्यक्ति बन्चितकरणमा परेका समुदायका पीडित ब्यक्तिहरूको आय आर्जनमा क्षमता विकास र सशक्तिकरणका कार्यक्रम संचालन गरिनेछ ।
- घरेलु हिंसा, बालविवाह न्यूनिकरण तथा रोकथाम, जातिय विभेद, लैंगिक हिंसा नियन्त्रण तथा रोकथामका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
- न्यायमा पहुँच नपुगेका एकल महिला, विपन्न दलित, आदिवासी जनजाति, एकल महिला, अपाङ्गता भएका ब्यक्ति बन्चितकरणमा परेका समुदायका पीडित ब्यक्ति, हिंसा पीडित महिला, बालबालिका ज्येष्ठ नागरिक तथा असहाय महिला तथा नागरिकहरूको तर्फबाट कानून व्यवसायीबाट बहस पैरवी गर्ने व्यवस्थाका लागि पीडितलाई न्यायिक समितिको सिफारिशमा निशुल्क कानूनी सहायता कार्यक्रम संचालनको व्यवस्था गरिनेछ ।

- वडामा रहेका मेलमिलाप केन्द्रहरूलाई मेलमिलापको प्रक्रियामार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रूपमा विकसित गरिनेछ । सूचीकृत मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिमको व्यवस्था गरिनेछ ।
- गाउँपालिकाबाट संविधानको अनुसूची ८ मा उल्लेख एकल अधिकार क्षेत्र भित्रका विषयमा कानून बनाउने कार्यसँग सम्बन्धित कार्य गर्न कानून शाखाको स्थापना गरि न्यायीक निरूपण र सहजिकरणको कार्य संचालन गरिनेछ ।
- गाउँपालिकाद्वारा गठन भई निस्कृय रहेका टोल सुधार संस्थाहरूको पुनर्गठन गरि वडाको सहयोगी एकाईको रूपमा परिचालन गर्ने व्यवस्था गरिनेछ ।
- भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको समस्या समाधानका लागि जग्गा नापजाँचका बाँकी कामहरूलाई सम्पन्न गरि जग्गा धनीपूर्जा वितरणको लागि राष्ट्रिय भूमी आयोगसँग समन्वय गरि अगाडी वढाइनेछ ।
- गाउँपालिकाको क्षेत्राधिकार भित्रका सार्वजनिक जग्गाहरूको संरक्षणको लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने नीति लिईनेछ । अतिक्रमित क्षेत्रहरूमा बनेका संरचनाहरूलाई जिल्ला प्रशासन र डिभिजन वनसँगको समन्वयमा व्यवस्थापन गरि संरक्षण गरिनेछ ।

स्वास्थ्य

- घरमै सुत्केरी गराउने कार्य शुन्य पार्ने कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवती सुत्केरीहरूको लागि संचालित निशुल्क एम्बुलेन्स सेवालालाई निरन्तरता दिईनेछ ।
- जेष्ठ नागरिकहरूको लागि संचालित निशुल्क एम्बुलेन्स सेवालालाई निरन्तरता दिईनेछ ।
- जेष्ठ नागरिकहरूको रोग पहिचान र उपचारका लागि घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ ।
- प्रत्येक स्वास्थ्य चौकी तथा समुदायिक स्वास्थ्य एकाई मार्फत नेपाल सरकारले तोकेको निशुल्क वितरण हुने औषधिहरू वितरणलाई थप प्रभावकारी बनाईनेछ छ ।
- स्वास्थ्य चौकीहरू तथा वर्थिङ्ग सेवाको लागि आवश्यक फर्निचर, समग्रीहरूको व्यवस्था गरिनेछ ।
- सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्न स्वास्थ्य केन्द्रमा आई सुत्केरी हुने महिलाहरूको लागि थप रु.१०००।- (एक हजार) प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- जेष्ठ नागरिकहरूको औषधी उपचारका लागि वार्षिक रु.३०००।- उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
- ५० वर्ष उमेर पुरा भएका नागरिकहरूलाई निशुल्क स्वास्थ्य विमा गरिनेछ ।
- गर्भवती महिलाहरू तथा विधालय बाहिर रहेका किशोरीहरूको खाद्य सुरक्षा र पोषणको अवस्थामा सुधार ल्याउन पोषण तथा आयआर्जन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
- नियमित गर्भजाँच गराउने गर्भवती महिलाहरूको निशुल्क स्वास्थ्य विमा कार्यक्रम संचालन गरिनेछ ।
- पिपलमाडी स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पतालको रूपमा स्तरोन्नती गर्नको लागि यसै आ.व. वाट भवन निर्माणको काम सुरु गरिनेछ ।

संस्कृति पर्यटन

- ऐतिहासिक हरिहरपुरगढी किल्ला, कुण्डपोखरी, लोहासुर पोखरी, जितपुरगढीको संरक्षण र सम्बर्द्धनको कार्यलाई आगामी आ.व.मा पनि निरन्तरता दिईनेछ ।
- गाउँपालिका भित्र रहेका मठ, मन्दिर, गुम्बा लगायत सार्वजनिक सम्पत्तिको तथ्याङ्क अद्यावधिक गरी आवश्यक संरक्षण र सम्बर्द्धनको नीति अपनाइनेछ ।

शिक्षा, युवा तथा खेलकुद

- हरिहरपुरगढी गाउँपालिकाको कमजोर शैक्षिक अवस्थालाई सुधार गर्नको लागि पालिका भित्र रहेका २ वटा उच्च माध्यामिक विद्यालयहरूलाई यसै आ.व.वाट नमूनाको रूपमा आवासिय विद्यालयको रूपमा संचालन गर्ने व्यवस्था गरिनेछ ।
- गाउँपालिका भित्र आधारभूत प्राविधिक शिक्षा प्रदान गरि मध्यम तथा दक्ष प्राविधिक जनशक्ती उत्पादन गरि स्वरोजगारमूलक शैक्षिक प्रणालीको थालनी गर्न प्राविधिक शिक्षा कार्यक्रमलाई विद्यालय तहदेखि नै लागू गरि पढ्दै कमाउँदै जस्ता सृजनात्मक अभियान संचालन गर्न आवश्यक गृहकार्य गरिनेछ ।
- बालविकास, विद्यालय कर्मचारी र सामुदायिक अध्ययन केन्द्रका परिचालिकाहरूको पारिश्रमिकमा अपुग रकम थप गरि न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएकोछ ।
- गाउँपालिकाको शैक्षिक सुधारका लागि संचालन गरिएको विद्यालय शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिईएकोछ ।
- विद्यालयमा विद्यार्थीको पहुँचलाई सहज र सुरक्षित बनाउन स्कुल वसको व्यवस्था गरिनेछ ।
- विद्यालय दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई एकिकरण गर्ने नीति कार्यान्वयनमा ल्याईनेछ ।
- स्थानीय परिवेश, सामाजिक सांस्कृतिक भाषिक पक्षलाई समेटेर कक्षा ८ सम्म स्थानीय पाठ्यसन्दर्भ सामाग्री निर्माण गरि लागू गरिनेछ ।
- कक्षा ८ देखि कक्षा १० सम्म विषयगत शिक्षण सिकाईलाई प्रभावकारी बनाउनको लागि अतिरिक्त कक्षा संचालन गर्नुका साथै प्रभावकारी अनुगमनको लागि मेन्टर शिक्षकको व्यवस्था गरिनेछ ।
- आवश्यकताका आधारमा विद्यालयको दरवन्दी मिलान र नक्साङ्कन कार्य गरिनेछ ।
- कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विषयगत शिक्षकलाई पुरस्कृत तथा सम्मान गरिनेछ ।
- उच्चशिक्षा तथा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराउन वजेटको व्यवस्था गरिनेछ ।
- कक्षा ८ र कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने ३—३ जना छात्रछात्राहरूलाई पुरस्कृत गर्ने व्यवस्थालाई निरन्तरता दिईएकोछ ।

- सामुदायिक विद्यालयमा छात्राहरुको पठनपाठनलाई असहज हुन नदिन निःशुल्क सेनिटरी प्याड वितरणलाई निरन्तरता दिदै भेण्डिङ्ग मेशिन जडान र प्रयोग भईसकेका सेनिटरी प्याडहरुलाई सुरक्षित विसर्जन गर्ने कार्यको थालनी गरिनेछ ।
- विद्यालयमा पठन पाठनका अतिरिक्त कला, साहित्य, संगीत, नृत्य, खेलकुद तथा सृजनात्मककला जस्ता विधार्थीहरुमा रहेका प्रतिभा पहिचान र प्रस्फुटनका लागि कार्यक्रम संचालन गरिनेछ ।
- समाजमा बेरोजगार अवस्थामा रहेका युवा समूहलाई पेशा प्रति उत्प्रेरित बनाउन युवा सशक्तिकरणमा आधारित कार्यक्रमहरु संचालन गरिनेछ ।
- आधारभुत तह देखि नै खेलकुदको विकासका लागि विषयगत खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिईनेछ । जसका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग साझेदारी गरिनेछ ।

आर्थिक विकास

- हरिहरपुरगढीको ऐतिहासिक महत्वलाई उजागर गरी प्रचार, प्रसार गर्न र पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ तयार भएको हरिहरपुरगढीको वृहत गुरुयोजना अनुसार कार्य अगाडी वढाउनको लागि पुरातत्व विभाग र प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।
- गाउँपालिकाले प्रस्ताव गरिएको “एक परिवार एक रोजगार” कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान प्रधानमन्त्री रोजगार कार्यक्रम, अध्यक्ष उधम विकास कार्यक्रम, व्यवसायिक कृषि पशुपालन कार्यक्रमलाई समन्यात्मक रूपमा कार्य संचालन योजना बनाई रोजगारीको अवसर सृजना गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
- विपन्न वर्ग तथा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत यस आ.व.मा १०० जनालाई १०० दिन वरावरको रोजगारी उपलब्ध गराईनेछ ।
- सार्वजनिक नीजि साझेदारी कार्यक्रम संचालन गरिनेछ ।
- स्थानीय स्तरमा संचालन हुने आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ती तयार गर्न सिपमूलक तालिमको व्यवस्था गरि पालिकामा दक्ष जनशक्तीहरुलाई सूचीकृत गर्ने र संचालन हुने योजनाहरुमा सूचीकृत जनशक्तीको प्रयोगलाई प्राथमिकता दिने नीति लिईनेछ ।
- कृषि पेशा गाउँपालिकावासीहरुको प्रमुख पेशा मध्ये एक हो भन्ने कुरालाई मध्यनजर गरी जिविकोपार्जनका लागि परम्परादेखि गरिदै आएको कृषि प्रणालीलाई आधुनिक प्रविधी मैत्री र व्यवसायिक बनाई कृषि क्षेत्रको आधुनिकीकरण गरिनेछ । साथै सहकारीमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ ।
- उत्कृष्ट कार्य गर्ने कृषकहरुलाई प्रोत्साहन गर्नको निम्ती कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

- व्यवसायिक कृषी तथा पशुपालनलाई प्रोत्साहित गरि उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउन कृषि र पशुपालनको प्रवर्धन, घर घरमै अनुदान कार्यक्रम मार्फत विउ विजन, उपकरणमा ५० प्रतिशत र विमाका लागि शत प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
- "हरिहरपुरगढीको सान, परिश्रमी किसान" भन्ने मूल नाराका साथ मरिण वागमती क्यानखोला किनारमा व्यवसायिक तरकारी तथा फलफूलखेतीमा आधारित रोजगारमूलक कार्यक्रम संचालन गरिनेछ ।
- माटोको गुणस्तर सुधारको लागि निशुल्क माटो जाँच शिविर संचालन गरिनेछ ।
- पशुको स्वास्थ्य उपचार प्रयोजनार्थ गाउँपालिकामा रोग परिक्षणको लागि डिस्पेन्सरी ल्याव स्थापना गरि संचालन गरिनेछ ।
- गाउँपालिकामा व्यवस्थित आवास योजना तथा बजार व्यवस्थापनको लागि सरोकारवाला निकायसँग आवश्यक सहकार्य गरि आवास तथा बजार क्षेत्र पहिचानको लागि लागी पहल गरिनेछ ।
- गाउँपालिका भित्र सम्भाव्य बजारक्षेत्रको व्यवस्थापनका लागि आवश्यक सम्भाव्यता अध्ययन गरिनेछ ।
- गाउँ कार्यपालिका कार्यालय परिसरको जग्गामा रहेको फलफूल बगैचालाई थप व्यवस्थित गर्नुका साथै पालिका परिसरमा फुलवारी तथा वातावरणमैत्री प्रतिकालय निर्माण गरिनेछ ।
- एक वडा एक कृषि/पशु प्राविधिकको व्यवस्था गरिनेछ ।
- पशुहरुको नक्ष सुधारका लागि कृतिम गर्भाधान सेवा यसै आर्थिक वर्षदिखि संचालनमा ल्याईनेछ ।
- तरकारी तथा फलफूलहरुको सुरक्षित भण्डारणको लागि वडा नं. ८ र वडा नं. २ मा एक एक वटा कोल्ड स्टोर निर्माण गरिनेछ ।
- दुग्धजन्य पशुपालन मार्फत रोजगारीको सृजना गर्ने उद्देश्यले गत आ.व.वाट सुरु गरिएको पशुपालन कार्यक्रमलाई यस वर्ष थप विस्तार गरिनेछ । सो कार्यमा उत्प्रेरित गर्न यस वर्ष १०० वटा पशु गोठहरुको भौतिक सुधार गर्न अनुदानको व्यवस्था गरिनेछ ।
- वडा नं. ७ को क्वाटर र वडा नं. २ को झनझनेमा एक एक वटा दुग्ध चिस्यान केन्द्र स्थापना गरिनेछ । साथै दुग्ध र तरकारी फलफुल ढुवानीको लागी २ थान डेलीभरी भ्यानको व्यवस्था गरिनेछ ।
- कृषिलाई व्यवसायिक बनाउने उद्देश्यले प्रदेश मुख्यमन्त्री कार्यालयसँगको साझेदारीमा संचालित नवप्रवर्द्धन साझेदारी कोषको कार्यक्रम अन्तरगत १०० वटा प्लास्टिक घर निर्माणको लागि अनुदान उपलब्ध गराईनेछ ।
- युवा स्वरोजगार कोषको रकमलाई सहकारी संस्थाहरु मार्फत गरिवी न्यूनिकरण कार्यक्रम संचालनका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
- कृषि र पशुपालनलाई नवप्रवर्धनकारी योजना मार्फत थप व्यवस्थित र व्यवसायिक बनाउन विभिन्न निकायहरूसँग साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।
- गाउँपालिकाको केन्द्र चैनपुर बजारक्षेत्रमा रहेको अव्यवस्थित वंगुरपालन खोरहरुलाई व्यवस्थित गर्नको लागि कार्यक्रम संचालन गरिनेछ ।
- कृषि सहकारीहरुको मागको आधारमा ५०% अनुदानमा कृषि औजारहरु वितरण गरिनेछ ।

- गाउँपालिका परिसरमा रहेको सुरक्षित नर्सरी घरलाई विस्तार गरिनेछ साथै वगैचा क्षेत्रमा थोपे सिंचाई प्रणाली जडान गरिनेछ ।
- अध्यक्ष लघु उधम विकास कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

वन वातावरण तथा विपद व्यवस्थापन

- यस गाउँपालिकाका अधिकांश क्षेत्रहरू नदि तथा वनक्षेत्रसँग जोडिएको हुँदा यहाँका वस्तीहरू प्रकोपको जोखिमबाट सुरक्षित गर्न आवश्यक कार्ययोजना बनाई लागु गरिनेछ ।
- सामुदायिक वनहरूको नियमन र व्यवस्थापनको लागि आवश्यक नीति बनाई लागु गरिनेछ ।
- सरफाईमा गाउँपालिका क्षेत्रमा गठित टोल विकास संस्थाको भुमिकालाई प्रभावकारी बनाईनेछ ।
- वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनको लागि हरेक वडामा कम्तीमा एउटा सार्वजनिक क्षेत्रलाई खुल्ला क्षेत्रको रूपमा राखि हरियाली सहितको मनोरञ्जन पार्क निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।
- गाउँपालिका क्षेत्रका मुख्य वजरक्षेत्रमा सफाई तथा सरसफाई सम्बन्धि सचेतना कार्यक्रमहरू संचालन गरिने छ । साथै गाउँपालिका क्षेत्रभित्रका होटल व्यवसाय, तरकारीजन्य व्यवसाय तथा मासुजन्य व्यवसायहरूलाई स्वस्थकर र सरसफाईयुक्त बनाउन आवश्यक तालिम प्रदान गर्नुका साथै नियमनको लागि निर्देशिका तयार गरि कार्यान्वयन गरिनेछ ।
- गाउँपालिका क्षेत्र भित्र संचालित ठूला आयोजनाहरूको निर्माणमा वातावरणीय प्रभाव मुल्याङ्कन र बायो इन्जिनियरिङ्ग प्रविधि अवलम्बन गरिनेछ ।
- वातावरण संरक्षणमा समेत योगदान दिने, आयआर्जन एवं हरियालीका माध्यमबाट वातावरणीय सुधार गर्नुका साथै गाउँपालिकाको आर्थिक अवस्थामा सवलीकरणका लागि गाउँपालिका परिसरमा स्थापना गरिएको फलफूलको वगैचालाई थप व्यवस्थित गर्नुको साथै अन्य सार्वजनिक जग्गाहरूको पहिचान गरि सामुहिक फलफूल फार्मको विकास गर्ने नीति लिईने ।
- विपत व्यवस्थापन कोषको परिचालनलाई प्रभावकारी बनाईनेछ ।

शासकिय सुधार, सुशासन प्रवर्द्धन तथा संगठन विकास

- सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाउन विधुतिय शासन प्रणालीलाई अवलम्बन गरि प्रशासनिक कार्य पढ्तीलाई सरलिकृत गरिनेछ ।
- गाउँपालिकाका वडा नं. ६, ७ र ८ का जनताहरूलाई भौगोलिक कठिनाईका कारण पालिकासम्म आउन जानको लागि असहज र आर्थिक रूपले पनि बोझिलो बनि रहेको विषयलाई मध्येनजर राखि सो क्षेत्रमा प्रशासनिक ईकाइ स्थापना गरि सेवा प्रवाहलाई सहज र सर्वसुलभ बनाईनेछ ।

- गाउँ कार्यापालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरूमा विधुतिय वडापत्रको व्यवस्थापन गरिनेछ ।
- पालिकाका गतिविधीहरूलाई स्थानीय रेडियो पत्रपत्रिका सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाईनेछ । स्थानीय रेडियो कार्यक्रमलाई व्यवस्थित गर्नको लागि पालिकामै रेडियो स्टुडियो कक्ष निर्माण गरिनेछ ।
- गाउँपालिकाको संगठनात्मक सर्भेक्षण गरि गाउँपालिकामा आवश्यक रिक्त दरवन्दीहरूमा पदपुर्तीका लागि प्रदेश सरकार तथा प्रदेश लोकसेवा समक्ष आवश्यक पहल गरिनेछ ।
- पालिकावाट गरिने सेवालाई अझ वढी जनउत्तरदायी पारदर्शी र जवाफदेही बनाई भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अवलम्बन गरिनेछ ।
- नियमित रूपमा एकिकृत घुम्ती सेवा र सार्वजनिक सुनुवाई संचालन गरिनेछ ।
- सेवा प्रवाहको गुणस्तरियता अभिवृद्धि गर्न सेवाग्राहीवाट सेवा प्रवाहको सर्भेक्षण गरिनेछ ।
- नागरिकको परिचय खुल्ने गरि अभिलेख राख्ने तथा व्यक्तगत घटनादार्तालाई विधुतीय व्यवस्थापन सूचना प्रणाली अभिलेखिकरण गरिनेछ ।
- अनलाईन घटनादार्ता प्रणालीलाई पूर्णरूपमा लागू गराउने सम्बन्धी राष्ट्रिय लक्ष्य हासिल गर्न वडा तहमा सचेतना कार्यक्रम संचालन गरिनेछ ।
- सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन सम्बन्धित बैकहरूसँग समन्वय गरि नगद भुक्तानी शिविर तथा शाखा रहित बैकिङ मार्फत भुक्तानीको व्यवस्था गरिनेछ ।
- पालिकावाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ निष्पक्ष पारदर्शी र सेवाग्राहीमैत्री बनाउन कर्मचारीहरूसँग नतिजामूखी कार्यसम्पादन सम्झौता प्रणाली लागु गरिनेछ ।
- सार्वजनिक खरिदलाई मर्यादित र व्यवस्थित पारदर्शी तथा प्रतिस्पर्धात्मक माध्यमवाट खरिद व्यवस्थापन गरिनेछ ।
- पालिका कार्यालयमा सेवाग्राहीको लागी सहायता कक्ष, निशुल्क फोटोकपी र सेवाग्राहीमैत्री प्रतिकालयको व्यवस्था गरिनेछ ।
- अध्ययन संस्कृतिको विकास गर्न गाउँपालिका कार्यालय हातामा व्यवस्थित तथा प्रविधीमैत्री पुस्ताकालय स्थापना गरिनेछ ।
- युवाहरूलाई सार्वजनिक सेवा प्रति आर्कषण वढाउन लोकसेवा तयारीकक्षा संचालन कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- कर्मचारीको क्षमता अभिवृद्धिको लागी विभिन्न विषयगत तालिमको व्यवस्था गरिनेछ ।
- नवनिर्वाचित जनप्रतिनिधिको क्षमता अभिवृद्धिको लागी नेतृत्व विकास तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
- उत्कृष्ट कार्य गर्ने गाउँपालिकाका शिक्षक, कर्मचारी, टोल विकास संस्थाआदीलाई पुरस्कृत तथा सम्मानित गर्ने पद्दतीलाई निरन्तरता दिईनेछ ।

- कार्यालयबाट सम्पादन हुने सेवा प्रवाहमा खेलेको भुमिकाको आधारमा कर्मचारीहरूको जिम्मेवारीमा आवश्यकता अनुसार हेरफेर गरी सेवाग्राही प्रति उत्तरदायी बनाउन आवश्यक नीति लिइनेछ ।
- पालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीहरूको क्षमता विकासका लागि छुट्टै तालिम केन्द्र संचालन गर्न आवश्यक व्यवस्थापन गरिनेछ ।

आर्थिक प्रशासन तथा राजष्व परिचालन

- गाउँपालिकाको आन्तरिक आयलाई अभिवृद्धि गर्न करदाता शिक्षा कार्यक्रम जस्ता कार्यक्रमहरू टोल स्तरमा संचालन गरिनेछ ।
- समग्र आर्थिक प्रशासन (बजेट, लेखा व्यवस्थापन, लेखापरीक्षण) लाई सवल, सक्षम, मितव्ययी, प्रभावकारी उत्तरदायी र नतिजामुखी तुल्याउन आवश्यक प्रयासहरू गरिनेछ ।
- अनलाईन प्रणालीमार्फत राजष्व संकलनको व्यवस्था गरिनेछ ।
- आन्तरिक श्रोत तर्फ सम्बन्धित वडाबाट सम्पत्ति कर, भूमिकर र मालपोत रजिष्ट्रेशनबाट प्राप्त रकमबाट उपयुक्त आयोजनाहरू छनौट गरी खर्च गर्ने व्यवस्था मिलाइने छ ।
- मालपोत रजिष्ट्रेशन सम्बन्धी कागजातहरूको सुरक्षाको लागि आवश्यक वजेटको व्यवस्था गरिनेछ ।

आदरणीय उपस्थित महानुभावहरू:

नीति तथा योजना तयार गर्नु मात्र महत्वपूर्ण विषय होईन, नीतिले परिलक्षित गरेको उद्देश्य प्राप्तिकालागि प्रभावकारी कार्यान्वयन अनुगमन एवं मूल्याङ्कन महत्वपूर्ण हुन्छ । यसका साथै संस्थागत, नीतिगत सुधारका कार्यहरू समेत उत्तिकै महत्वपूर्ण हुन्छन । उपरोक्त नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा सम्पूर्ण जनप्रतिनिधी, विषयगत समितिहरू, पालिकावासीहरू एवं सरोकारवाला सबै पक्षहरूबाट सहयोग, सल्लाह, सुझाव एवं सिर्जनात्मक आलोचना र पृष्ठपोषण प्राप्त हुने विश्वास लिएको छु ।

अन्त्यमा, गाउँपालिकाका गतिविधीहरूमा हरपल अमूल्य सुझावका साथ सहयोग गर्नु हुने राजनैतिक दल, विषयगत शाखाहरू, गैर सरकारी, सामुदायीक संघसंस्था, उद्यमी, समाजसेवी शिक्षक बृद्धिजिवी, संचारकर्मी लगायत सहकर्मी कर्मचारीहरूको विकास प्रतिको हुटहुटी, संवेदनशिलता, क्षेत्रगत सूचनाको जानकारी एवं जनप्रतिनिधीहरू बीच रहेको उच्चस्तरीय समन्वय, सहकार्य र सहभागिता हाम्रा लागि अन्त्यत महत्वपूर्ण उपलब्धी हुने विश्वास गर्दै सबैप्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु ।

धन्यवाद ! नमस्कार !

वज्रध्वज वाईवा
अध्यक्ष